



साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.

केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल

पद: बरिष्ठ अधिकृत (चार्टर्ड एकाउण्टेण्ट), श्रेणी : अधिकृत, तह : ७ को
खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

१. यस पाठ्यक्रमको आधारमा निम्नानुसार दुई चरणमा परीक्षा लिइने छ :

चरण	परीक्षाको प्रकार	विषय	पूर्णाङ्क	समय
पहिलो चरण	लिखित परीक्षा	लेखा तथा लेखापरीक्षण, वित्तीय कानून, बैकिङ तथा वित्तीय व्यवस्थापन सम्बन्धी	१००	३ घण्टा
दोस्रो चरण	अन्तरवार्ता		२५	
जम्मा			१२५	

- लिखित परीक्षाको भाषाको माध्यम नेपाली वा अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै हुन सक्नेछ ।
- पहिलो चरणको लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूले मात्र दोस्रो चरणको परीक्षा (अन्तरवार्ता) मा भाग लिन पाउनेछन् ।
- प्रश्न निर्माण गर्दा एउटै प्रश्नमा दुई वा दुई भन्दा बढी भाग वा एउटै प्रश्न अन्तर्गत दुई वा दुई भन्दा बढी टिप्पणीहरू सोध्न सकिने छ र प्रत्येकमा अङ्क तोक्नु पर्नेछ ।
- प्रश्न निर्माण गर्दा पाठ्यक्रममा समावेश भएका अङ्कभार अनुसार सबै एकाईलाई समेट्नु पर्नेछ ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम, नीति तथा निर्देशनहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ ।
- प्रश्नको प्रकार तथा अङ्क विभाजन तल प्रस्तुत गरिएको चार्टमा उल्लेख भए अनुसार हुनेछ ।

खण्ड	प्रश्नको प्रकार	प्रश्न तथा अङ्कभार
क	बहुवैकल्पिक प्रश्न	१० प्रश्न x २ अङ्क = २० अङ्क
ख	बोध, विश्लेषणात्मक तथा संश्लेषणात्मक प्रश्न	६ प्रश्न x १० अङ्क = ६० अङ्क (८ प्रश्न मध्ये कुनै ६)
ग	व्यैक्तिक अध्ययन र समस्या समाधान प्रश्न	१ प्रश्न x २० अङ्क = २० अङ्क (२ प्रश्न मध्ये कुनै १)

- यो पाठ्यक्रम मिति २०८१/६/१६ देखि लागु हुनेछ । यस भन्दा अगाडि लागू भएको माथि उल्लिखित पद र समूहको पाठ्यक्रम खारेज गरिएको छ ।

विषय : लेखा तथा लेखापरीक्षण, वित्तीय कानून, बैकिङ तथा वित्तीय व्यवस्थापन सम्बन्धी

पूर्णाङ्क : १००

समय : ३ घण्टा

उत्तीर्णाङ्क : ४०

एकाई १. नेपाल लेखामानहरू (Accounting Standards/NFRS):

अङ्कभार-२०

- NFRS 1 First-time Adoption of National Financial Reporting Standards
- NFRS 7 Financial Instruments: Disclosures
- NFRS 8 Operating Segments
- NFRS 9 Financial Instruments
- NFRS 10 Consolidated Financial Statements
- NFRS 13 Fair Value Measurement
- NFRS 15 Revenue from Contracts with Customers:
- NFRS 16 Leases

- NAS 7 Statement of Cash Flows
- NAS 12 Income Taxes
- NAS 16 Property, Plant and Equipment
- NAS 19 Employee Benefits
- NAS 20 Accounting for Government Grants and Disclosure of Government Assistance
- NAS 23 Borrowing Costs
- NAS 36 Impairment of Assets
- NAS 37 Provisions, Contingent Liabilities and Contingent Assets
- NAS 38 Intangible Assets
- NAS 39 Financial Instruments: Recognition and Measurement

एकाई २. नेपाल लेखा परीक्षणमान तथा निर्देशन (Nepal Standards on Auditing and Guidance Note) :

अङ्कभार-१०

- 200-299 GENERAL PRINCIPLES AND RESPONSIBILITIES
- 300-499 RISK ASSESSMENT AND RESPONSE TO ASSESSED RISKS
- 500-599 AUDIT EVIDENCE
- 600-699 USING THE WORK OF OTHERS
- 700-799 AUDIT CONCLUSIONS & REPORTING

एकाई ३. विद्यमान ऐन, नियमहरू तथा निर्देशिका (Existing Acts, Rules and Directives) :

अङ्कभार-२०

- बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (BAFIA, 2073)
- कम्पनी ऐन, २०६३ (Company Act, 2063)
- सहकारी ऐन, २०७४ (Cooperative Act, 2074)
- आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ (Income Tax Act, 2058 and Income Tax Rules, 2059)
- मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ (VAT Act, 2052 and VAT Rules, 2053)
- बोनस ऐन, २०३० (Bonus Act, 2030)
- सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (Public Procurement Act, 2063 and Public Procurement Regulation, 2064)
- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (Assets (Money) Laundering Prevention Act, 2064)
- नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकिकृत निर्देशिका (Directives for 'D' class microfinance institutions issued by NRB)

एकाई ४. सूचना प्रविधि (Information Technology)

अङ्कभार-१०

- Computer system (input, Output system), Operating System, Database Management System, Artificial Intelligence (AI)
- Use of Accounting Software in Microfinance
- Financial Technology (FinTech) and its Impact on Microfinance
- Data Management and Security Issues
- Internet Banking & its Related Threats

एकाई ५. मुद्रा तथा बैकिङ्ग (Money and Banking)

अङ्कभार-१०

- Liquidity Management: Importance, tools and techniques for liquidity management.
- Interest Rates: Determinants of interest rates, interest rate spread.
- Access to Finance: Microfinance, deprived sector credit, financial inclusion.
- NPA Management.
- Loan and Deposit Management.
- Credit Appraisal

एकाई ६. बैंक अपराध र ठगीको रोकथाम तथा पहिचान (Prevention and Detection of Banking Crime and Frauds)

अङ्कभार-१०

- Money laundering, financing on terrorism
- Other banking crimes and frauds.

एकाई ७. बैकिङ्ग तथा वित्तीय प्रणाली, नेपालको लघुवित्त र साना किसान विकास कार्यक्रम (Banking and Financial System, Micro Financing and Small Farmer Development Program of Nepal)

अङ्कभार-२०

- Rural/agriculture Financing, Small Farmer Development Program including micro financing in Nepal: policies, institutional frameworks, achievements, prospects and issues.
- Nepalese microfinance industries' current status, achievements, challenges and prospects.
- Nepalese wholesale microfinance institutions' challenges and prospects
- Institutional and Strategic Frameworks of Sana Kisan Bikas Laghubitta Bittiya Sanstha Ltd (SKBBL): Vision, mission, objectives and code of conducts, organizational structure and management systems, functions and programs, achievements, growth, prospects and issues.
- The role and contribution of SKBBL in the context of agricultural development, rural development and poverty reduction in Nepal, its potentials and problems.
- Institutional Assessment of SKBBL: institutional capacity, financial performance, service coverage, service quality and public image.
- Role of microfinance in poverty reduction and women empowerment.

******* समाप्त *******